

टीम नर्थ योर्कशायरको भाग बन्नुहोस्

सुरक्षति यात्रा गर्नुहोस्

- नयिमति रूपमा तपाईंको हात धुनुहोस् वा सफा गर्नुहोस् ।
- फेस कभरडिग अर्थात् मास्कको प्रयोग गर्नुहोस् ।
- सकेसम्म आफ्नो अनुहार लाई नछुने कोससि गर्नुहोस् ।
- सम्भव भएसम्म कन्ट्याक्टलेस पेमेन्ट प्रयोग गर्नुहोस् ।
- नर्थ योर्कशायरमा सबैलाई सुरक्षति राख्न तपाईंको भूमिका खेलनुहोस् ।

STAY SAFE
IN NORTH YORKSHIRE

यदी तपाईंलाई ज्वरो, खोकी या सुंघने क्षमतामा बदलाव, स्वादमा परिवर्तन जस्ता लक्षणहरु देखापरेमा या छन् भने " टेस्ट" अर्थात् परीक्षण को लागि यहाँ www.northyorks.gov.uk/TestandTrace बूक गर्नुहोस र घरमा आफुलाई सेल्फ आइसोलेट गर्नुहोस् ।